

(संवत् २०८० साल वैशाख मसान्तसम्म भएका संशोधन मिलाइएको)

जग्गा प्राप्ति नियमहरू, २०२६

नेपाल राजपत्रमा प्रकाशित मिति

२०२७।३।२२

संशोधन

१। जग्गा प्राप्ति (पहिलो संशोधन)

नियमावली २०३१

२०३१।५।१७

२। जग्गा प्राप्ति (दोश्रो संशोधन)

नियमहरू, २०३४

२०३४।२।३

३। जग्गा प्राप्ति (तेस्रो संशोधन)

नियमहरू, २०७०

२०७०।१।३०

जग्गा प्राप्ति ऐन, २०१८ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको "जग्गा प्राप्ति नियमहरू, २०२६" रहेको छ ।

(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,-

"ऐन" भन्नाले जग्गा प्राप्ति ऐन, २०१८ सम्झनु पर्छ ।

३. अधिकारी ताकने: ♦(१) ऐनको दफा ८, ९, १०, ११, १६ र १८ को प्रयोजनको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई अधिकारी तोकिएको छ ।

♦ पहिलो संशोधनद्वारा संशोधित ।

(संवत् २०८० साल वैशाख मसान्तसम्म भएका संशोधन मिलाइएको)

(२) ऐनको दफा ५, ६, १२, १३, १४, १५, १९, २०, २३ र २५ को प्रयोजनको लागि निम्न लिखित अध्यक्ष र सदस्य भएको समितिलाई अधिकारी तोकिएको छः-

(क) सम्बन्धित प्रमुख जिल्ला

अधिकारी* -अध्यक्ष

(ख) सम्बन्धित मालको हाकिम

वा भूमि प्रशासक -सदस्य

(ग) नेपाल सरकारले

तोकिएको व्यक्ति - सदस्य

(३) उपनियम (२) बमोजिमको समितिले ऐनको परिधि भित्र रही आफ्नो कार्यविधि व्यवस्थित गर्न सक्नेछ ।

४. **क्षतिपूर्तिको अङ्क कायम गर्ने:** (१) ऐनको दफा १९ बमोजिम जग्गाको क्षतिपूर्तिको अङ्क कायम गर्दा सो जग्गा प्राप्त गर्दाको मितिमा साँध संधियार सरह त्यस बखतको प्रचलित स्थानीय खरीद बिक्रीको दर समेतलाई विचार गर्नु पर्छ ।

अन्तर जुनसुकै क्षेत्रको जग्गाको क्षतिपूर्तिको अंक कायम गर्दा नेपाल सरकारले मार्ग दर्शन दिन सक्ने र यस्ता क्षेत्रहरू जतिको जग्गाको क्षतिपूर्ति कायम गर्दा सो मार्ग दर्शनको समेत विचार गरी क्षतिपूर्ति दिनु पर्नेछ ।

(२) ऐनको दफा १९ को अधीनमा रही नेपाल सरकारले समय समयमा स्थायी भवन, इमारत, पर्खाल आदिको क्षतिपूर्तिको अङ्क कायम गर्ने कुरामा एकरूपता ल्याउन पथ प्रदर्शनको निमित्त अनुसूची १ अनुसारको दर प्रकाशित गरेको

* तेस्रो संशोधनद्वारा संशोधित ।

॥ दोस्रो संशोधनद्वारा थप ।

(संवत् २०८० साल वैशाख मसान्तसम्म भएका संशोधन मिलाइएको)

छ। नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल सरकारले समय समयमा उक्त अनुसूचीमा आवश्यक फेर बदल गर्न सक्नेछ वा पूरा अनुसूची नै बदल्न सक्नेछ ।

५. **हास (डिप्रिसिएशन) कट्टी:** नियम ४ बमोजिम क्षतिपूर्तिको अङ्क कायम गर्दा अनुसूची २ बमोजिम हास (डिप्रिसिएशन) कट्टी गरिनेछ ।
६. **परामर्श लिनु पर्ने:** ऐतिहासिक अथवा पूरातात्विक दृष्टिकोणबाट महत्वपूर्ण देखिएको जग्गाको हकमा ऐन बमोजिम क्षतिपूर्तिको अङ्क कायम गर्नु पर्दा नेपाल सरकार, शिक्षा मन्त्रालय पुरातत्व विभागको परामर्श लिनु अनिवार्य हुनेछ ।
७. **खारेजी:** जग्गा प्राप्त (अधिकारी तोक्ने) नियमहरू, २०१८ खारेज गरेको छ ।

द्रष्टव्य- १. मिति २०२७।६।१२ को राजपत्रमा प्रकाशित सूचनाद्वारा बागमती अञ्चलको हकमा आवास तथा भौतिक परियोजना विभागको इन्जिनियर तथा अन्य अञ्चलको हकमा सार्वजनिक निर्माण कार्यालयको इन्जिनियरलाई नियम ३ को उपनियम (२) को खण्ड (ग) को प्रयोजन निमित्त नेपाल सरकारले सदस्य तोकेको ।

२. केही नेपाल कानून संशोधन गर्ने, २०६३ द्वारा रुपान्तर भएका शब्दहरू:

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”

(संवत् २०८० साल वैशाख मसान्तसम्म भएका संशोधन मिलाइएको)

अनुसूची - १

(ऐनको दफा १८ र नियम ४ सँग सम्बन्धित)

स्थायी भवन, इमारत, पर्खाल आदिको क्षतिपूर्तिको दरको तालिका

(क)	आर.सी.सी. फ्रेम स्ट्रक्चरको फिट	रु. ४०१-	प्रति वर्ग
(ख)	आर.सी.सी. र आर.वी. सिमेन्ट जोडाइको	रु. ४०१-	
(ग)	आर.सी.सी.आर.वी. बज्रको जोडाइको	रु. ३५१-	
(घ)	आर.सी.सी.आर.वी. माटोको जोडाइको	रु. ३०१-	
(ङ)	बज्रको जोडाइको	रु. ३०१-	
(च)	बज्र र माटो मिसिएको जोडाइको	रु. २५१-	
(छ)	माटोको जोडाइको	रु. २०१-	
(ज)	काठको घर	रु. २५१-	

(संवत् २०८० साल वैशाख मसान्तसम्म भएका संशोधन मिलाइएको)

अनुसूची — २

घरको बनोट	प्रति वर्ष कट्टी गर्ने प्रतिशत	बढीसे बढी कट्टी गर्ने प्रतिशत	बढीसे बढी कट्टी गर्न पाउने वर्ष	कैफियत
(क) आर.सी.सी. फ्रेम स्ट्रक्चर	०.५०	४०	८०	
(ख) आर.सी.सी.आर.वी. सिमेण्टको जोडाई	०.७५	४५	६०	
(ग) आर.सी.सी. र आर.वी. बज्रको जोडाई	१.२५	५०	४०	
(घ) आर.सी.सी. र आर.वी. माटोको जोडाई	१.५०	६०	४०	
(ङ) बज्रको जोडाई	१.५०	६०	४०	
(च) माटोको मात्र	१.००	७५	३७.५०	
(छ) काठको	२.५०	७५	३०	